

नेपाल सरकार
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
वैदेशिक रोजगार बोर्डको सचिवालय

आ.ब. २०७७।०७८ श्रावण महिनासम्मको प्रगति विवरण

(१) कामदार उद्धार

क) अलपत्र कामदारको उद्धारका लागि पहल

कोभिड-१९ का कारण लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विविध कारण गन्तव्य मुलुकहरूमा स्वदेश फिर्ता हुन नसकी अलपत्र परेका नेपाली कामदारहरूको उद्धारका लागि श्रम कल सेन्टर र बोर्ड सचिवालयमा प्राप्त गुनासो एव निवेदनहरूका आधारमा सचिवालयबाट सम्बन्धित नियोगहरूमा पत्राचार वा इमेल गरी सहयोगका लागि अनुरोध गर्दै आइरहेको छ । यसै सिलसिलामा लकडाउन अवधिभित्र करार अवधि समाप्त भएका, कोभिड-१९ का कारण रोजगारी गुमाएका, विरामी लगायतका कारणले अलपत्र परेको हुँदा उद्धारका लागि विभिन्न गन्तव्य मुलुकमा रहेका १८ महिला र ३६७ पुरुष गरी कूल ३६७ जना पीडित नेपाली कामदारहरूले श्रम कल सेन्टरको सम्पर्क नम्बर लगायत सामाजिक सञ्जालहरू (श्रम कल सेन्टरको भाइवर, इमो, इमेल आदि) मार्फत गरेका गुनासो एव निवेदनका आधारमा सहयोगका लागि सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावासहरूमा अनुरोध गरी पठाइएको छ । चालू आ.ब. को श्रावण महिनामा यस प्रकारका गुनासो २ महिला सहित ३० जनाबाट प्राप्त हुन आएकोमा सबै निवेदनहरू सम्बन्धित नियोगहरूमा जानकारीको लागि पठाइएको छ ।

ख) कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिका, २०७७ कार्यान्वयनमा आए लगत्तै नियोगहरूमा विवरणको लागि अनुरोध गरी परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरिएको छ । मलेसियास्थित नेपाली राजदूतावासबाट प्राप्त घरफिर्ती केन्द्रमा रहेका ८६ जना नेपाली कामदारलाई नेपाल फर्काउन हवाई टिकट खरिदका लागि माग भए बमोजिम तीस लाख रुपैयाँ पेशकी परराष्ट्र मन्त्रालय मार्फत् पठाइएको छ । अन्य राजदूतावासहरूमा समेत प्रमाणित विवरण पठाउन सम्पर्क एवं समन्वय भैरहेको छ ।

ग) उद्धार गरी नेपाल फर्काइएका नेपाली कामदारहरूमध्ये होलिडिड सेन्टरदेखि घरसम्म जान बेखर्ची भइ अलपत्र परेका कूल १८७ जनालाई यातायात खर्च वापत कूल रु १,९७,१००।०० उपलब्ध गराइएको छ ।

घ) मृतक कामदारको शव व्यवस्थापन (लकडाउन अवधिभित्र समेतको) देहाय बमोजिम रहेका छन् -

रोजगारदाता	मृतक संख्या			अन्त्यष्टीको लागि सहमति प्राप्त संख्या	शव नेपाल ल्याइ परिवारलाई बुझाइएको	शव बाँकी संख्या	कैफियत
	महिला	पुरुष	जम्मा				
मुलुक							
मलेसिया	०	९२	९२	८	८४	०	
साउदी	१	१९७	१९८	४२	७८	७८	
कतार	२	८१	८३	२७	५६	०	
युएइ	५	८०	८५	६२	२२	१	
कुवेत	६	१९	२५	१३	१०	२	
बहराइन	०	१३	१३	४	६	३	
ओमान	०	२	२	१	१	०	
द. कोरिया	०	८	८	५	१	२	
अन्य	१	२४	२५	१४	०	११	
जम्मा	१५	५१६	५३१	१७६	२५८	९७	

(२) राहत

क) वैदेशिक रोजगारीको क्रममा मृत्यु वा अङ्गभङ्ग भएका कामदारका नजिकका हकदार वा कामदारलाई श्रावण महिनामा सचिवालयबाट देहाय बमोजिमको आर्थिक सहायता/औषधी उपचार खर्च प्रदान गरिएको छ -

सि.नं.	राहत विवरण	महिला	पुरुष	जम्मा	रकम रु
१	मृतक कामदारका परिवारलाई सात लाख आर्थिक सहयोग	३	९१	९४	६,२४,१०,०००.००
२	अङ्गभङ्ग/विरामी भएका कामदारलाई आर्थिक सहायता	१	१२	१३	६७,५५,०००।००
३	शव झिकाउनका लागि पत्राचार गरिएको	०	४	४	०
४	मृतकको शव घर ठेगानासम्म निशुल्क ढुवानी गरिएको	०	९८	९८	१८,२१,४९२।००
	कूल	४	२०५	२०९	७,०९,८६,४९२।००

ख) लकडाउन अवधिमा स्वदेश फर्कन नसकी गन्तव्य मुलुकमा अलपत्र परेका नेपाली कामदारहरुको राहत एव उद्धारका लागि माग भै आए बमोजिम मलेसियामा १० लाख, UAE मा २० लाख, साउदी अरबमा ३५ लाख र बहराइनमा १५ लाख गरी कूल रु ८० लाख पेशकी पठाइएको छ ।

(३) अन्य प्रगति

- शैक्षिक सत्र २०७७ को लागि छात्रवृत्ति सहायता प्रदान गर्न सूचना प्रकाशन गरिएको ।
- शव ढुवानीको लागि परामर्श सेवा खरिद गर्न सूचना प्रकाशन गरिएको ।
- कार्यालय सुरक्षाका लागि परामर्श सेवा खरिद प्रकृया अगाडी बढाइएको ।
- इन्टरनेट सहायताका लागि सूचना प्रकाशन गरी छनौट प्रकृयामा रहेको ।
- सुरक्षित वैदेशिक रोजगारसम्बन्धी नियमित सूचनामूलक सन्देश सामग्रीको साप्ताहिक रुपमा उत्पादन र प्रशारणका लागि नेपाल टेलिभिजनसँग सम्झौता गरिएको ।